



नेपाल राष्ट्र बैंक
लघुवित्त संस्था सुपरिवेक्षण विभाग

आर्थिक वर्ष २०८२/८३ को चौथो त्रयमासमा इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्था, सोका सञ्चालक समितिका पदाधिकारी र प्रमुख कार्यकारी अधिकृतलाई यस विभागबाट गरिएको कारवाहीको विवरण ।

क्र.सं.	संस्था/पदाधिकारीको नाम/पद	मिति	सचेत/नसिहत	अन्य कारवाही / कारण
१.	श्री फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेड, सुनसरी	२०८३/०१/०८	-	२०८२ असार मसान्तमा संस्थाले न्यूनतम पुँजीकोष अनुपात ६.१२ प्रतिशत मात्र कायम गरेको हुँदा उक्त अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ (क) बमोजिमको शिघ्र सुधारात्मक सम्बन्धी कारवाही गरिएको ।
२.	श्री धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड, बाग्लुङ्ग	२०८३/०१/१०	-	२०८२ असार मसान्तमा संस्थाले न्यूनतम पुँजीकोष अनुपात ६.३८ प्रतिशत मात्र कायम गरेको हुँदा उक्त अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ (क) बमोजिमको शिघ्र सुधारात्मक सम्बन्धी कारवाही गरिएको ।
३.	श्री मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड, बुढानिलकण्ठ, काठमाडौँ ।	२०८३/०१/२९	-	२०८२ असार मसान्तमा संस्थाले न्यूनतम पुँजीकोष अनुपात ४.०८ प्रतिशत मात्र कायम गरेको हुँदा उक्त अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ (ख) बमोजिमको शिघ्र सुधारात्मक सम्बन्धी कारवाही गरिएको ।
४.	एनआईसी लघुवित्त वित्तीय संस्था लिमिटेड बनेपा	२०८३/०३/१२	-	२०८२ असार मसान्तमा संस्थाले न्यूनतम पुँजीकोष अनुपात ६.३९ प्रतिशत मात्र कायम गरेको हुँदा उक्त अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ (क) बमोजिमको शिघ्र सुधारात्मक सम्बन्धी कारवाही गरिएको ।
५.	वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, बनेपा, काभ्रेपलाञ्चोक	२०८३/०३/२३	-	२०८२ चैत महिनामा संस्थाले अनिवार्य नगद मौज्जात कायम नगरेकोमा प्रथम पटकका लागि रु.५८३८ नगद जरीवाना लगाइएको ।
६.	सञ्जीवनी लघुवित्त वित्तीय संस्था लिमिटेड, तुलसीपुर, दाङ	२०८३/०४/२७ र २०८३/०५/१२	-	२०८२ चैत, २०८३ बैशाख, जेठ र असार महिनामा संस्थाले अनिवार्य नगद मौज्जात कायम नगरेकोमा प्रथम, दोस्रो, तेस्रो र चौथो पटकका लागि क्रमशः रु.७१३८८, रु.१,०६४४०, रु.१,४१२९१ र रु.१,४१०७८ नगद जरीवाना लगाइएको ।